

रुडगोऽवा खारमिबेर साबु। हाइके याकसो सानुडउ मोबेनोर खेऱनुड
पावेडाजि। मोडोक्पेर सानुडउ वाफाःक्मा मिम्बारआसेर वाबोक्लाबेर
आयुसाजि। इच्छोर एक्साड निसा याःक्चाघड मोडोगोर वाबोक्लाबेर
हुम्घेरसिर पोरोग। इगो खाडडोक्नुड खोमउ चान्डो खेऱनुड खोम निसा
पाखेयु सेरआप्टु। मोबा इच्छोर एक्साड निसा मेत्योड खेऱनुड
रुडगोर्वाबेर इडोर साबु “आइ केए वावाडेर लेःरमेर हिडडोगिड। इगो
खा खोमउडेर खाडडोक्नुड निसा सिप्सु” आइ इन्ढोड रुडगोर्वाबेर
साप्मिटुए? निसाडेर लुःसु, केए वावामि नुबा खा सानिड निवाबेर
मित्युडमामि रुडगोर्वाबेर साप्पारआ। निसामि इडोरमा खा खेम्नुड
वावामि मिक्पेर मित्वा लेस्सा। मो याक्बाड सानुडउजि इन्डोक्पेरसो
मेडखिसाजि। सानुडउजि टोड्बारआ खाड्नुड हाइखा यारमिजि
साप्थावसामि।

मिना कु याम्फु
नुम-६, सड़खुवासभा

याम्फु भाषाको आधारभुत लेखन पुस्तिका

दोस्रो परिक्षण संस्करण
बैशाख २०७३ (May 2016)

विषय सूची

परिचय.....	i
उद्देश्य.....	vi
शुद्ध लेखनशैलीका मान्यताहरू	vii
अध्याय १ वर्ण पहिचान.....	१
व्यञ्जन वर्ण	१
हलन्तको प्रयोग	१४
व्यञ्जन वर्णहरूको जोडाइ वा संयुक्त अक्षर	१४
‘र’ को प्रयोग	१५
शिरबिन्दु (०) को प्रयोग	१६
स्वर वर्ण	१६
छोटो र लामो स्वरवर्णहरूको प्रयोग	२२
अध्याय २ याम्फू वर्णमाला.....	२३
अध्याय ३ आगन्तुक शब्दहरूको लेखनशैली.....	२४
अध्याय ४ विभक्ति र निपातको प्रयोग	२५
नाम वा सर्वनाम शब्दसँग आउने विभक्तिहरू.....	२५
क्रिया रूपावली.....	२६
निपात शब्दहरू.....	२६
अध्याय ५ संयुक्त शब्दहरू	२८
संयुक्त नाम शब्दहरू	२८
सहायक क्रियाहरू.....	२९
अध्याय ६ बिराम चिन्हहरूको प्रयोग	३०
अध्याय ७ याम्फू भाषाको पाठ्यसामग्री-.....	३२

चायुडबुगा। मोबा ठार्याक ठार्माडेर ठार्पा सिप्सु, इमाडेर्टे हेड इडोर सारो चायुडबुइटे? ठार्पाडेर लुःसु हागो का नानिमि खोम्बा लिसिर पोरोकपार्सेर सप्चाडमेर चयुड़इटिडे। ठार्मेर लुःसु हागो नानि इमाड़ याडगिर्मे चोप रुकखडा। ठार्पेर लुःसु आइ हेड खेनुड मो सिडबु टेनुड नानि लाआर्मे। मोबा ठार्मा इक्को एन्डि याडमानुड खडा मोबा मो सिडबु टेकमाबेर को खोम ठार्पारे टुःसा मोबा ठार्माडेर लुःसु थुइकका सिबाडसिर लुःनुड योबु। हागो का हेडनुड पेडडानि मोडेर्लोहा खिमबिर्हा चोप सकचाड हेत्रेर रुकपेसु। मोबाड ठार्मामि इक्को डेलि काप्टुरो मो डेलि खिमानुड खडा। मो डिलिबेर सिःचामा केवा काप्मिटु। मो डेलिबेर को खोमठार्पार खुस्तिङ्ग पेएम्बेटा मो डेलि खिमानुड ठार्मा खेन्मेर्निडंसिमाबेर खोम ठार्पेर सोर्मि पुइकटोर इटु। मोबाड ठार्मेर खेम्नुड कासारो एः पुइयामा गोडलुरे लेडइटा। मोबा फेरि ठार्पा सेगुमेर चुइटुरो मोबा एडेरवा ठेपेटु, ठार्मा चाहि काटा ला केए सिःचामा केवारे आप्खेटा लुःसाड हुगेर टाःप्साड सिःटिसुरो। इच्छोर एकसाड भना बेलो सेगुमेर चुकपारआसेर खोसेर सेगुमा मेसेकहेनुड लेप्पेटु। मोबाड ठार्मेर मिटु काडमि केवाको चोप ओप्खेटा कासाड डेलि नानुड खाडमाबेर को ठार्पारे टुटारो मोबा ठार्मा काटा थुक्का सिगिरिक हेडेर लुःसाड डेलिनोर याकफुबाड काडआडइटुरो ।

रन्जनानुड समिता याम्फु
नुम-३, सङ्खुवासभा

वावानुड निसामि पारलेन

इक्को वावानुड निसा टुसाजि, खोजिमि खिम होडमा केकपेर टुसा। सानुडउ सानिडनोर होडमा केकपेर खेनुड पावेडाजे। पावेर्माबेर सानुडउ खिसाजि मोबा वावाडेर खोम्निसा मोगु। मो खा निसाडेर

काडमि टुबा हामबाड लेन्डिङा होला। मोबा काडमि चाड इमाड लेटा होला, टुबाजिडेर यामुमे खाप इमाडडे? कानिङहा चाडजिरा इन्डोकहा टुसा, इघा खा मिडसाड काडमि निवाहोडबेर बेरलो यामुडे। तर आयुरो केर इमाडसो मेलेहेसुड इघा खा असेर लुःबेडा होला।

राजन याम्फु

नुम-६, लुम्बाड, संखुवासभा

सरुकपानुड सरुकमामि पारलेन

इकको ठाउबेर निप्पाड सरुकपा सरुकमा पेनाजे। खोजि बेरलो वा, यासुबा, सामुनुड बोस्तुजि कप्चासाजे। ठारपाडेर चाहि माहा सेच्चामा निनुहा तर ठारमा चाहि मेडखसिडा, खोसेर भना बेरला बेरलो टोड्युडमा निनुहानुड खो लोभिसो लेटा। खोजिमि पसा माझआडेसेर इऽयाक ठारपाडेर इकको इडोरमा जुक्ति टोडनुड ठारमा लुःसु, “ठारपा आइ का पसाजि योक्सिर खेडेयो”। ठारमाडेर लुःसु, “पासाजि योक्सिर हेम्टे खेडेये?” मोबाड ठारपा खडा इकको ठाउबेर रुक्नुड, इकको सिड्बु युनुड याबुकरेर खाडमुढाम होड़या टोकसु। मोबाड ठारमा आप्ठाम राम चाहि किएमानुड वेडइये टोडबेरटु। खो आप्ठाम राम चाहि नेक नेकमा टोडनुड खिम टेआबा। मोबा ठारमेर सिप्सु पसाजि चुप्टुजे? ठारपेर लुःसु, इहिर चुप्टिउडे तर इकको सिड्बुमि होडयाबेर युडआटुडे। इन्डोहोड आयुनोर कानिडेर खिम्बेर लाप्मा फेन्निबा। मोडोगेर वागियाबाड हेनेर चनुहा चनुहा सा चामा लाघेरनुड हिडसिर खेरमा खेये। ठारमाडेर लुःसु लो लो नुःये। मोबाड एकसाड ठोरपाडेर लुःडिडोरनोर ठारमाडेर लेःटु। ठारमा सा चामा याडनुड हिडसिर खडा। मोडोकपेर ठारपा चाहि चेन्डा आयागे, लेम्माबेरसो चेन्डानोर आगिकसा। मोबा बेरलो याक एकसाड खिमबिरहा चोप खा रुक्खडा ठारपा चाहि

परिचय

यो ‘याम्फू भाषाको आधारभुत लेखन पुस्तिका’ पुस्तिका SIL International, मातृभाषा केन्द्र नेपाल र याम्फू किरात समाज को संयुक्त पहलमा मिति २०७३ साल बैशाख २० गतेदेखि बैशाख २४ गतेसम्म संचालित “याम्फू वर्णविन्यास पुनरावलोकन कार्यशाला गोष्ठी” मा तयार गरिएको हो। यस पुस्तिका निर्माणमा निम्न व्यक्तिहरूको योगदान रहेको छ:

श्री उपेन्द्र कुमार याम्फू (१८१०७२१२६), पाथिभरा-६, संखुवासभा
 श्री विनोद कु. याम्फू (१८२१०६७१४), राजारानी-७, धनकुटा
 श्री राम बहादुर याम्फू (१८४२२२०९५५), राजारानी-७, धनकुटा
 श्री सुरेश कु. गेसा याम्फू (१८४२१५७४८५), भेडेटार-५, धनकुटा
 श्री तारामान याम्फू (१८०४३६६६७०), याडशिला-५, मोरड
 श्री तिएल चंखा याम्फू (१८४२५५११३७), भेडेटार-५, धनकुटा
 श्री उत्तर कुमार याम्फू (१८४१७३४७२४), पाथिभरा-७, संखुवासभा
 श्री रञ्जना याम्फू (१८०८०६०४८६), नुम-३, संखुवासभा
 श्री समिता याम्फू (१८४१११८५०६), नुम-१, संखुवासभा
 श्री विवस याम्फू (१८६५०६१३२३), नुम-६, संखुवासभा
 श्री मिना कुमारी याम्फू (१८४१७४२१६६), नुम-६, संखुवासभा
 श्री प्रताप याम्फू (१८४२१८०८७८), पाथिभरा-४, संखुवासभा
 श्री ज्वाला याम्फू (१८४२७२०३३१), जीतपुर-१, इलाम
 श्री अर्जुन याम्फू (१८६०२३६८०२), नुम-४, संखुवासभा

श्री कृष्ण कुमार याम्फू (६८४६४०३३८३), नुम-५, संखुवासभा
श्री राजन याम्फू (६८६०६२२१८३), नुम-६, संखुवासभा
श्री विशाल याम्फू (६८५१०६४२१२), नुम-४, संखुवासभा
श्री दुर्गामणि याम्फू (६८५१२००४६६), नुम-५, संखुवासभा
श्री गजेन्द्र याम्फू (६७५१०४६६४४), पाथिभरा-६, संखुवासभा
श्री टेक बहादुर याम्फू (६८४१८६६१७०), मकालु-७, संखुवासभा

परामर्शदाता:

श्री नेत्रमणि दुमीराई (SIL International)
श्रीमती मारि-सिस्को खड्गी (SIL International)

सहजकर्ता:

श्री दिवाकर मान श्रेष्ठ (SIL International)
श्री सुशील सुब्बा (MTCN)

पहिला यो पुस्तिका TU र SIL को संयुक्ता तत्वावधानमा मिति २०६७
साल माघ १० गतेदेखि २० गतेसम्म यो ‘याम्फू भाषाको आधारभुत
लेखन पुस्तिका’ तयार गरिएको थियो।

उक्त कार्यशालामा निम्न व्यक्तिहरूको योगदान रहेको थियो:

श्री पर्शु राम याम्फू
श्री होम बहादुर याम्फू
श्री सुरेश याम्फू
श्री मिना याम्फू
श्री रबि याम्फू

बामिन्धुम

ठिको सिन्नुमा बासा चाराबा रिसाड रिसाड याकफारला सोक्पा नियाला
सोक्पिः नियाला सोक्पा रुम्दिङ्गि सोक्पिः साड़एतारो। चोडसिड
चोडसिड रेमानुड मिन्दुमिन्दु रिङ्घेएतुरो।
फेफेरलिर्वा फेफेन्नर्वाबिर सिन्नुमाबासा हेत्युघाडेबि खोमि खाडमागो
तिङ्गिमि चिङ्गिबासेर वाघाकटोर ठोकपोआडबिटुरो।
बाप्पुरा सिन्नुमा बासा, खोमि लाडगामचिसेर खिमबिर खिघेतुमिरो।
गोबाडगो माडबा येप्सि बायाक हानिरो गेचेदुमिरो। बायाकको
चाकरोरोर फिकरोरोर गामानुड वाडलिड दुडलिड आम्बाआः
आम्बाआनो रेतारो। गोबागो सिन्नुमाचि सुरदेऱ ठाउवाइ रिसामोहोड गो
बायाकमि साधुक रेकखेर्लो बेत्हाकसुमिरो।
गोबाडसु गोडगारिड माडबा येबुमिरो। गोडगारिड माडबासेरको
बेल्लाम मेन्मानुड सिन्नुमा बासा सिडाबाडदा दिबिर्तुरो, बोकखेप्पाआ
खाडमाबिर फितरिर्मा खाप्सिक रेप्टिसाड ठिरपितुमिरो। सिन्नुमा बासा
आइसानोर नुबुगारो। हिडसेर्मानुड साप्ठाहाडमानुड गोडगारिड गेवासेर
सित्हाकसुमिरो। नोओडनो हानिरो गोडगारिड तिर्लेक तिर्लेक रेत्युए,
सिन्नुमामि खाडमा फितरिर रेत्युए, बायाक यापाचेचे रेत्युएरो।
गोडगारिडसेर मेन्पार्आ बेल्लामः-
याकफारला नियाला सोक्पारे हेत्याउकसेन्डो सुकुदुडगु-दुड।
रुम्दिङ्गि तिङ्गिसोक्पारे हेत्याउकसेन्डो सुकुदुडगु-दुड।

तिएल चाडखा याम्फु

भेडेटार-५, रुडखा, धनकुटा

काडमि निङ्गा

का इक्को याम्फु ठाउबेर आयु टुडेले तर का यार्लो हामबाड लेन्डिडे

आडानुड येस्सा

इऱ्याक सनुड आडाजि नाडखि टोसि खेरएचि। मोबा येस्साडेर आडाडेर टोबरआ चोप नाडखि इगोसो केर हाइकोसो केर कासा। मोबा इगोसेर चोप्नोर लाघेन्दुये लेए मित्नुड खोमआडेर इक्को फेरवारिड आःटु, मोबा येस्सेर खोमआडा सिमझ्टु इन्ढोड आटुए? नाडखि ऐम्मामि? आडेर लुःटु, इगोवेर पेडखाकसे हेड, वाकसुहोड नाडखिसो वाड़इदुये। मोबा येस्सा फेरबारिड्बेर प्रेत्युसा, मोबा ओडलाड खोम आडाडेर ठिचुम्बेटु। मोबा सिडबु टुप्पेटु किडिटु। मोबा खो खिम्बेर खेरपेटा। मोबा येस्सामि खोम्मेर सिम्माबेर मियुनोर नाम्बुडलाबेर टुयाइटा लुःसु। मोबा वागियाराम खोम्मा पसा योक्सिर खेरमाबेर पोप्पाड सोडा फेवारिड होडसित्यु कासा। मोबा खोम्मेर हेडयुडमाबेर पेःखडा। मोबा खोमपासा सोडा पिकखेरपारआसेर खोम्मा हाःप्साड खिम्बेर टेःखडा।

अरजुन याम्फु
नुम-४, सड़सुवासभा

गाडमि रेचिमु

गा ज्वाला याम्फु, गाडमि खिम इलाम जिल्लाबिर सिःए। इगोबिर गा डिल्लिबजारबिर बेरडे। गासो इगोबिर सेत्मारा सिखाचिन्सि रेएटिडे। डाडबामि खाप सिखाचिम्मा: नुमा खा नोःयो, बाप्पामार्माचि बाबा मामाचि डाडबामि खा नुरोऽनो गाक्मे। गानिड बिच्छाचि गानिड खाप गालेमिने। खिमबिर डाडबा खाप इमिने। गे इडलिस मिर्मिः रेकुडहा।

ज्वाला याम्फु
जितपुर- १, इलाम

सहयोग / परामर्शदाता:

प्रा. डा. माधवप्रसाद पोखरेल (त्रि.वि.)

प्रा. डा. चुडामणी बन्धु (त्रि.वि.)

डा. दानराज रेग्मी (त्रि.वि.)

डा. गोविन्द बहादुर तुम्बाहाङ्ग (CNAS,TU)

श्री नेत्रमणि राई (त्रि.वि.)

श्री जेफ वेबस्टर (SIL)

सहजकर्ता: श्री शैलेन्द्र सुब्बा

याम्फू भाषाको लेखनशैली निर्धारण, स्तरीकरण तथा विकास र उत्थानको लागि सम्पूर्ण याम्फू भाषा-भाषीहरूको अमूल्य सुभाव र सल्लाहको लागि यो पुस्तिका प्रस्ताव गरिएको छ। आवश्यक सुभाव र सल्लाहको लागि माथिका व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ।

याम्फू भाषामा दुई वटा फरक भाषिका (dialect) देखिन्छ: उत्तर र दक्षिण। उत्तर भाषिका संखुवासभाको पू वटा गा.बि.स.हरूमा बोलिन्छ: पाथिभरा, नुम, मकालु, पावाखोला, दिदिड।

दक्षिण भाषिका संखुवासभाको मत्स्यपोखरी गा.बि.स.को देवीटार, बारबिसे लगायत अन्य जिल्लाहरू (धनकुटा, मोरड, सुनसरी, इलाम, झापा) का विभिन्न क्षेत्रहरूमा बोलिन्छ।

उत्तर क्षेत्रमा मात्र बोलिने शब्दहरूमा (**) र दक्षिण क्षेत्रमा मात्र बोलिने शब्दहरूमा (*) सङ्केत प्रयोग गरेएको छ।

याम्फू भाषा बोलिने क्षेत्र

जिल्ला	गाविस-गाउँ (टोल)
संखुवासभा (जनसङ्ख्या ५०६४)	<ul style="list-style-type: none"> पाथिभरा (हेदाड्ना) नुम (वडा ८ र ६ बाहेक) मकालु (सबै वडा) मत्स्य पोखरी (देवीटार) पावाखोला (कार्माराड, ओबाक, तुड्खालिड) बारबिसे (केही गाउँ) खाँदबारी (न.पा.)
धनकुटा (जनसङ्ख्या ११२८)	<ul style="list-style-type: none"> राजारानी (वडा ६, ७, ९) मौनाबुधुक (वडा १, ३) बोधे (वडा १, २) भेडेटार (वडा ३, ५) डाँडाँ बजार (वडा ४) बसन्तटार (वडा २) धनकुटा न.पा.
मोरड (जनसङ्ख्या १३४७)	<ul style="list-style-type: none"> उर्लाबारी न.पा. विराटनगर पाटीगाउँ याडशीला पट्टियापाडा केराबारी (वडा १, २, ७, ८)

याम्फु सेम

हामबि खेःपाआ नाना नुसाचि
हामाड खिवाआ फोसोऱ्वाबिमो
वाहाडमा मुऱ्मुए मिमुमिमुमो
हिःवाबा मुऱ्मुए मिन्दु मिन्दुनो
सलल वाहाडमा मिःमु मुऱ्युए
खा मिन्साड खा मिन्साड निडबेमारुए
सरर हिःवाबा आडबु राडबिःमो
सेमलुमा सिमभामा सेमफुड खाबिःनो

सुरेस गेसा याम्फु

भेडेटार-५, डोडेनी, धनकुटा

गाडमि खा

गाडमि पारलेन दारित्रुडयोः उइलेझ गाडमिवाप्पा रावा, युहिमिक
चुहिमिक निपाड दुहाचेरोः खोचि सङ्खुवासभा देविटार युबाबाड
उडएटाचिहोङ्ग वाइसङ्गः धनकुटा जिल्लाबिझ रुक्यातुमिरोः गोभाड
बेन्साडः योम्बोक रेसाड दस, बार पुस्ता ठेडबि गानिडमि बाबा मामा
चिबाड जन्माबा रिसाड तिरा तिराबिझ हाभुडघेपावा गोबाड गानिडः
ठिर्कलुपि बेन्साड ठिर्को गानिमि बरनमालाबिझ हामोकहोडङ्सु
डोडमायो फुनुसाचियो चडेयो।

राम बहादुर चावा याम्फु

राजारानी-७, तिलगाउँ, धनकुटा

याम्फु खा

हागो पारलेन दारियिकमाया: याक्लो गानिड यारमि यारखाबाचि
 (याड/फेक) नामबिर फुसामेलो नोओड नोर गानिड याम्फु रिबाआ
 इगोमि माने याड रुबाआ याड, फु रुबाआ फुमा याड+फु= याडफु
 रुभेमारोनो ठेडबि याम्फु रिघेरपाआ, एडोओडनो गानिड चोप याम्फु
 रिबाआयो: नोरओडनोर चोपसेर याम्फु रुसाड रेकमेयो:।

बिनोद कु. याम्फु
 राजारानि-७, धनकुटा

मामामि खा

गिसारिड हाडमासे खोम्मि बासाचिनुड हामाबि नुहा नुहा खानावा
 खेम्मेआकसुचिरो। नुहा खानिड इहाकसुचिरो

गिसारिड हाडमा:-

गाडमि खा नुरोर खेप्सानुमे
 मामारामबाड खाडानिडे बासाचि
 सिपसिर्वा मारामबाड आदिर आखाडानिडे
 निवा दोडसाड योम्बोक रेचामे
 एम्बा एम्मा चिमी निडरा युडचामे

तारामान याम्फु चाडखा
 याडसिला-५, चौतारे, मोरड

	<ul style="list-style-type: none"> • सुन्दरदुलारी न.पा. • बेलबारी न. पा. • पथरी • लेटाड न.पा. (जाँते, धानखेती)
सुनसरी (जनसङ्ख्या १७६)	<ul style="list-style-type: none"> • धरान उ.म.न.पा. • तरहरा • चक्रघट्टी (बाड्गे, राजाबास, प्रकापुर) • इटहरी उ.म.न.पा. • पञ्चायन (६४ बिघा)
इलाम (जनसङ्ख्या १२८७)	<ul style="list-style-type: none"> • जीतपुर • सुर्योदय न.पा. (करफोक, पञ्चकन्या, फिक्कल) • कोल्बुड • इलाम न.पा. • शान्तिपुर
भापा (जनसङ्ख्या १११)	<ul style="list-style-type: none"> • धरमपुर • भिलभिले • शान्तिनगर

उद्देश्य

याम्फू भाषीहरू तथा भाषा विज्ञहरूको सल्लाह र सुभाव अनुसार याम्फू भाषाको लेखनशैलीलाई स्तरीकरण बनाउन हामीले यस पुस्तिका प्रस्ताव गरेका छौं। यसका मुख्य चार ओटा उद्देश्यहरू छन्:

१. याम्फू भाषाको संरक्षण, सम्बर्धन र विकास गर्नु।
२. याम्फू भाषीहरू बिच यस प्रस्तावित लेखनशैलीको प्रयोगले लेखाइमा एकरूपता ल्याउनु तथा सबै याम्फू भाषीहरूलाई पठन पाठनमा उत्साहित बनाउनु।
३. नेपाली भाषामा लेखपढ गरिरहेका तथा याम्फू भाषामा सजिलो गरी लेखपढ गर्न चाहनु हुने जिज्ञासु व्यक्तिहरूलाई यस लेखनशैलीको माध्यमबाट सहयोग पुऱ्याउनु।
४. यस लेखनशैलीलाई सकदो सहज बनाई याम्फू भाषीहरूका लागि औपचारिक तथा अनौपचारिक शिक्षामा पठन पाठन गर्न सक्ने बनाउनु।

अध्याय ७

याम्फू भाषाको पाठ्य-सामग्री

यस कार्यशालामा सहभागी (याम्फू भाषी) हरूबाट लेखिएका याम्फू भाषाको सामग्रीहरू समावेश गरिएका छन्। यी सामग्रीहरू प्रस्तावित लेखनशैलीको मान्यता अनुसार तयार पारिएका छन्।

सुम्बा याक्फु

सडङ्खुवासभा जिल्लाबेर/जिल्लाबिर सिरङ्गये/सिरङ्गयुए इकको/ठिकको सुम्बा निड लःये/रःये याक्फु टुःये/डुःये। आक्को याक्फुमि इकको/ठिकको चाइबानोरमा खा टुःये/डुःये। आक्को याक्फु सडङ्खुवासभामि खादबारिबाड नुम खेरमाबेर/खेरमाबिर माराम्बेर/माराम्बिर सिरङ्गये/सिरङ्गयुए। आक्को याक्फुमि निड इन्डोहोड/इडोओड सुम्बा लुःन्डुजे/रुक्टुमे। इङ्याकमि/ठिरङ्याकमि खा आक्को याक्फुमि राम/माराम लिसाड/रामसाड इकको/ठिकको सुम्बा निड लेखुबा/रेखुबा साम्बा राम्मेरनिडसिडा। मो/गो साम्बा पेरलो/बेरलो इ/ठि उडङ्खुबा/ठुडङ्गुबा यात्रमि लःटा/रःटा मो/गो लेन्डासो खो इ/ठि उडङ्नुड/ठुडङ्नुड। आक्को याक्फुमि राम लःरसाड खेरम्मेरनिडसिडा खो सेरखेरपारआ लेरपारआसेर/रेरपारआसेर। खो मो/गो याक्फुबाड काडसिखाडा/गाडसिखाडा मोबाडनोर/गोबाडनोर आक्को याक्फुमि निड सुम्बा याक्फु लिसा। आइडोकसो/आइदुमसो आक्को याक्फु सुम्बा याक्फु लुःनुड/रुसाड यात्रमिजिडेर/यात्रमिचिडेर लेरन्डुजे/रेक्टुमे।

मिना कुमारि याम्फु

याम्फू भाषामा प्रत्यक्ष कथन र अप्रत्यक्ष कथन (वा भनाइ) लाई बिराम चिन्हहरूको प्रयोग सहित निम्न अनुसार प्रस्तुत गरिएको छ। प्रत्यक्ष कथनमा कसैको भनाइलाई उद्धरण चिन्ह ('...' वा "...") भित्र समेट्ने गरिन्छ। जबकि अप्रत्यक्ष कथन (वा भनाइ) मा उद्धरण चिन्हको प्रयोग गरिँदैन। उदाहरण:

प्रत्यक्ष कथन	खोसेऱ लुःसु, “हेड/हेन असा डे?” (उसले भन्यो, “तिमी को हौ?”)
अप्रत्यक्ष कथन	खो असाडे/असाडो लुःनुड/रुसाड खोसेऱ सिप्सु। (ऊ को हो भनेर उसले सोध्यो।)

शुद्ध लेखनशैलीका मान्यताहरू

निम्न मान्यताहरूलाई ध्यानमा राखी यस याम्फू भाषा लेखनशैली तयार गरिएको हो।

१. वर्णको सही प्रतिनिधित्व
२. लेखनशैलीमा एकरूपता
३. सिक्न सजिलो
४. सुविधा र सहजता
भूस्वीकार्य र सहमतिपूर्ण ।

अध्याय १

वर्ण पहिचान

याम्फू भाषाको उच्चारणमा व्यञ्जन र स्वर गरी दुबै प्रकारका वर्णहरू पाइन्छन्। तिनीहरूको बारेमा तल उल्लेख गरिएको छ।

व्यञ्जन वर्ण

याम्फू भाषामा उच्चारणको आधारमा ३० ओटा व्यञ्जन वर्णहरू पाइन्छन्। ती सबै व्यञ्जन वर्णहरू देवनागरी लिपिको प्रयोग गरी निम्न अनुसार लेख्ने प्रस्ताव गरिन्छ।

शब्दका सुरुमा, बिचमा र अन्त्यमा आउने व्यञ्जन वर्णहरूका उदाहरणहरू निम्न अनुसार छन्।

क	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	का	म
	काक्मा	लाप्पा पर्नु
बिचमा	रुक्मा	पुग्नु
	चोक्मा	जोड्नु, ठेल्नु
अन्त्यमा	सिर्लिक	उडुस
	सासोक	आन्द्रा

ख	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	खरि	उदेक, अचम्म

अध्याय ६

बिराम चिन्हहरूको प्रयोग

याम्फू भाषामा निम्न अनुसार बिराम चिन्हहरू प्रयोग गर्ने प्रस्ताव गरिन्छ। उदाहरण:

।	रुक्खडा (पूर्ण विराम)	आयु सप्थाडमे याक यो। (आज खुसीको दिन हो।)
?	सिम्ढाम (प्रश्न वाचक चिन्ह)	आयु इमाड याक टे? (आज कुन दिन हो?)
!	खारि (विस्मयादिबोधक चिन्ह)	आच्छो! (ओहो!)
,	हाढाम (अल्प विराम)	केऱ मासिक, चामा, सार्वानुड डा चासुड। (मैले दाल, भात, साग र माछा खाएँ।)
;	चोक्ठाम (अर्ध विराम)	का/गा चामा चाडेः; खोसेः चरेपा चोन्डुए/चोके। (म भात खान्छु; उसले रोटी खान्छ।)
:	लेमेझु / रेमेझु (निर्देशन चिन्ह)	इघा चामा चोसे: मासिक, चामा, सार्वानुड टुडु/डुडु। (यी खानेकुराहरू खानुहोसः दाल, भात, साग र दुध।)

उदाहरण:

याम्फू शब्द	नेपाली अर्थ
टाडबा टाडबा	आफू आफू
डाडबा डाडबा	आफू आफू
बिच्छा डासा	केटा केटी
याडाडबा खडाबडा	पुजारी सहयोगी

	खानखावा	उखान, भनाइ
बिचमा	मारखाइक्मा	कालो
	रिडखिःमा	सुन्दरी
अन्त्यमा	--	--
	--	--

सहायक क्रियाहरू

याम्फू भाषामा दुई ओटा क्रियाहरू सँग सँगै आउन सक्छन्। जसमा अघिल्लो क्रियाले मूल अर्थ दिन्छ भने पछिल्लो क्रिया (सहायक क्रिया) ले त्यसको केही वास्तविक अर्थ बोकेको हुन्छ। यसरी आउने सहायक क्रियालाई जोडेर लेर्न प्रस्ताव गरिन्छ।

उदाहरण:

याम्फू संयुक्त क्रिया	नेपाली अर्थ
लेऱपिरमाजि / रेऱपिरमाचि	गरीदिनु
मोःक्पेःसुजि / रोमेएटु	पिटि हाले
लेखाडमा / रेखाडमा	गरी हेरौं

ग	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	गा*	म
	गोडलु	डाँडा
बिचमा	राङ्गार्वा	कुर्कुच्चा फुट्ने, हरीनाठ
	सिगुरिक	मुर्दा
अन्त्यमा	--	--
	--	--

घ	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	--	--
	--	--
बिचमा	इम्घेऱमा	सुत्नु
	यिघेऱवा	तितेसाग
अन्त्यमा	--	--
	--	--

ड	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	डा	माछा
	डार्मा	समिधिनी
बिचमा	सोडमा	हल्लिनु
	सोडबिर	माथि
अन्त्यमा	साम्माडङ	पूजा
	खेडलाड	बाँसको डाङु

च	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	चाप	देउता
	चारिङ	बीउ
बिचमा	चोम्चोम्मा	चुली परेको
	चेकचेकमा	गल्छी
अन्त्यमा	--	--
	--	--

छ	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	छार्ड	कडा
	छोड़छेड़	किनबेच पछिको खानपिन
बिचमा	इच्छो?	एकछिन
	बिच्छा/पिच्छा	बच्चा

अध्याय ५

संयुक्त शब्दहरू

याम्फू भाषामा कहिलेकाहीं नाम शब्दहरू एक अर्कासँग जोडिएर संयुक्त नाम शब्द बन्दछन्। यसरी नै कहिलेकाहीं नाम शब्दसँग क्रिया शब्द मिलेर क्रिया पदावली बन्छ भने मूख्य क्रिया र सहायक क्रिया मिलेर संयुक्त क्रिया बन्छ।

संयुक्त नाम शब्दहरू

याम्फू भाषामा दुई ओटा नाम शब्दहरू मिलेर संयुक्त नाम शब्दहरू बन्छन्। संयुक्त नाम शब्दहरूमा दुई ओटा उस्तै वा अलग नाम शब्दहरू जोडिएर आउँछन्। ती अलग नाम शब्दहरूको आ-आफै अर्थ हुन्छन्, जब कि जोडिएर बन्ने संयुक्त नाम शब्दको छुट्टै अर्थ लाग्न सक्छ। यसरी बन्ने संयुक्त नाम शब्दहरूलाई जोडेर लेर्ने प्रस्ताव गरिन्छ। उदाहरण:

याम्फू शब्द	नेपाली अर्थ
चामाथुडमा	खानपिन्
डेरामफोरलाम	अघिपछि
मिर्टुमिम्मु	तलमाथि
सेनलेन	दिनरात
गाडाङ्बा	म आफै
फुनुसा	दाजुभाइ

याम्फू भाषामा संयुक्त शब्द र संयुक्त शब्द बन्न प्रयोग भएका शब्दहरूको अर्थमा फरक नभए अलगै लेर्ने प्रस्ताव गरिन्छ।

गो	खोगो खडा।	उ त गयो।
	इडोर ले:टुगोरे नुःबा लिये।	यसो गरे पो राम्रो हुन्छ।
	इगो योम्बोक रे:टोः।	यो काम गर है?
	खो आसेडा लेस्सारो।	ऊ हिजो आयो रे।
	का साप्चिरा पि:मानाः।	मलाई किताब देऊ न।
	खोसेर चामा चोहाडो*।	उसले भात खायो कि?
	खो खिमबेरनोर टुये।	ऊ घरमा नै छ।
	खो खिमबेर माये चाःरा।	ऊ घरमा छैन क्यारे।

अन्त्यमा	--	--
	--	--

ज	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	--	--
	--	--
बिचमा	नाजिक**	अनुहार
	इजामा**	कुरा काट्नु
अन्त्यमा	--	--
	--	--

भ	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	भेड़भेड़गोकपा	भयाँउकिरी
	--	--
बिचमा	छेड़भुप्पा	भयाम्टा
	--	--
अन्त्यमा	--	--
	--	--

ट	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	टोकमा	पाउनु/जन्माउनु

	टाडमा	कुट्टनु
बिचमा	नाम्टेम्बा	छारे रोगी
	आक्टोर	त्यसरी
अन्त्यमा	--	--
	--	--

यारमि	+	डेऱ सेऱ	यारमिडेऱ यारमिसेऱ	मानिसले
खिम	+	लिसाड	खिम लिसाड	घर भएर
खिम	+	होडसिर्यु होडबिर	खिम होडसिर्यु खिम होडबिर	घरभित्र
खिम	+	केकपेऱ	खिम केकपेऱ	घर छेउमा

ठ	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	ठारमा	बृद्ध महिला, श्रीमती
	ठेऱ्मा	उचाल्नु
बिचमा	रिठाम	रोप्ने ठाउँ
	आकठेऱ्लो	त्यति धेरै
अन्त्यमा	--	--
	--	--

ड	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	डाड	बोट
	डुडुम	ऐँसेलु
बिचमा	इडोर	यसरी
	खोडोरवा	गोब्रे च्याउ
अन्त्यमा	--	--
	--	--

क्रिया रूपावली

याम्फू भाषाका क्रिया शब्दहरूमा विभिन्न प्रकारका रूपावली जोडेर लेख्न प्रस्ताव गरिन्छ। उदाहरण:

याम्फू शब्द	नेपाली भाषा
ले:नुडे / रे:नुडे	गर्छु
ले:एटुडे / रे:एटुडे	गरेको छु
ले:पेटुडे / रे:पेटुडे	गरि सकेको छु
ले:पेरपरआ ले:येन्डे / रे:एपिएटेडो	गरि दिएको हुन सक्छ

निपात शब्दहरू

याम्फू भाषामा प्रयोग हुने निपात शब्दहरूलाई जोडेर लेख्ने प्रस्ताव गरिन्छ। उदाहरण:

याम्फू शब्द	याम्फू उदाहरण	नेपाली उदाहरण
न	हाम्बिटो खडेनो?	कहाँ गयो त?

अध्याय ४

विभक्ति र निपातको प्रयोग

यस अध्यायमा याम्फू भाषामा मूल शब्दसँग आउने विभक्ति, क्रिया रूपावली र निपात शब्दहरू कसरी लेख्ने भन्ने बारेमा प्रस्ताव गरिएको छ।

नाम वा सर्वनाम शब्दसँग आउने विभक्तिहरू
याम्फू भाषामा विभक्तिहरूलाई नाम वा सर्वनामसँग जोडेर लेख्न प्रस्ताव गरिन्छ। उदाहरण:

याम्फू शब्द				नेपाली अर्थ
खिम	+	बेरए मि	खिमबेरए खिममि	घरको
खिम	+	बिर बेर	खिमबिर खिमबेर	घरमा
खिम	+	बा बाड	खिमबा खिमबाड	घरबाट घरदेखि
खिम	+	बेरयु	खिमबेरयु	घरतिर
खिम	+	ठोक धारि	खिमठोक खिमधारि	घरसम्म
यारमि	+	नुड	यारमिनुड	मानिससँग
यारमि	+	चि	यारमिचि	मानिसहरू

ढ	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	--	--
	--	--
बिचमा	चाढाम	खाने भाँडो
	नेन्ढाङ	नजिक
अन्त्यमा	--	--
	--	--

त	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	तोरेड	घिरौला
	तरिक्मा**	थाल्नु
बिचमा	ओप्ताङ	पछ्यौरा
	काङ्ताङ्ताङ्बा	म एकलै
अन्त्यमा	--	--
	--	--

थ	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	थाङ्सिरिङ	धामीले सातो फर्काउने ठाउँ
	थरकुम्बा	लोखर्के
बिचमा	साप्थाङ्मा	रमाउनु
	साप्थेम्मा	खाप्नु

अन्त्यमा	--	--
	--	--

द	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	दाड़बा*	आफू
	देउसारुम्बा	काइँला
बिचमा	खुदो	मह
	नाम्दाङ	गाला
अन्त्यमा	--	--
	--	--

ध	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	--	--
	--	--
बिचमा	मिन्धुम	इतिहास
	सोम्धुरुवा	पछुतो मान्नु
अन्त्यमा	--	--
	--	--

न	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	नाना	दिदी

अध्याय ३

आगन्तुक शब्दहरूको लेखनशैली

याम्फू भाषामा आगन्तुक शब्दहरूलाई सकेसम्म याम्फूकै वर्ण र उच्चारण अनुसार लेख्ने प्रस्ताव गरिन्छ।

याम्फू भाषाको हिज्जे	अन्य भाषाको हिज्जे
गनेस	गणेश
किस्न	कृष्ण
सिरि	श्री
जिबन	जीवन
रिसि	ऋषि
समाबेस	समावेश
सब्दकोस	शब्दकोश
सोरोति	सरस्वती
अछेता	अक्षेता
बिसेस	विशेष
बिद्यालय	विद्यालय
उनि	ऊन
गोठला	गोठाला
सुराल	सुरुवाल
स्याला	स्याल
चाहि	चाहिँ

अध्याय २

याम्फू वर्णमाला

याम्फू भाषाको उच्चारण अनुसार स्वर वर्णहरू र व्यञ्जन वर्णहरूलाई निम्न तरिकाले याम्फू वर्णमालामा व्यवस्थित गर्न प्रस्ताव गरिन्छ। यी वर्णहरूलाई शब्दकोशको वर्णानुक्रम अनुसार निम्न तरिकाले राखिएका छन्। याम्फू भाषामा निम्न अनुसारका १३ ओटा स्वरवर्णहरू छन्:

अ	आ	आः	इ	इः	उ	उः
ए	एः	ए्	एः	ओ	ओः	

याम्फू भाषामा निम्न अनुसारका ३० ओटा व्यञ्जन वर्णहरू छन्:

क	খ	গ	ঘ	ঁ	
চ	ছ	জ	ঝ		
ট	ঠ	ড	ঢ		
ত	থ	দ	ধ	ন	
প	ফ	ব	ভ	ম	
য	ৱ	ল	ৱ		
স	হ	ঁ			

	नामा	बिसाउनु
बिचमा	सेन्डा	रात
	इनामा	बैकामे
अन्त्यमा	पारलेन	सुन्ने कथा
	खेन	तिहुन

प	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	पिन्डुम्सि**	लप्सी
	पारपा**	हजुरबा
बिचमा	आप्मा	साधनद्वारा हान्नु
	কুজিকপা	কাউকুতী
अन्त्यमा	খিম्चाप	প্রেতাত्मা
	চোপ	সবै

ফ	যাম্ফূ শব্দ	নেপালী অর্থ
সুরুমা	ফনাসি	কটহর
	ফেঁডলেঁড়	ছাল
বিচমা	আফু	পিঁড়
	সোকফুক	কুভিন্ডো
অন্ত্যমা	--	--
	--	--

ब	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	बेरए	ठूलो
	बेरलो	धेरै
बिचमा	चाबाड	पाहुना
	खुसुबाड	चोर
अन्त्यमा	--	--
	--	--

भ	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	--	--
	--	--
बिचमा	एम्भाक्मा	बाटो छोड्दिनु
	वाभाक्मा	पौडी खेल्नु
अन्त्यमा	--	--
	--	--

म	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	मामा	आमा
	मार्मा	बोजु
बिचमा	चेम्मा	काट्नु
	यामुमा	कुरा गर्नु

	ओःक्मा	खन्नु, ठुड्नु
बिचमा	मोःक्मा	पिट्नु
	सोःक्मा	सास, प्राण
अन्त्यमा	इमाङ्गरोः	के हो रे?
	हामाङ्गडोः	के हो रे?

छोटो र लामो स्वरवर्णहरूको प्रयोग

याम्फू भाषामा स्वर ध्वनिको उच्चारण छोटो र लामो भयो भने अर्थमा भेद पाइन्छ। यस भाषामा ‘इ-कार’ र ‘उ-कार’ ध्वनि मात्र छोटो र लामो उच्चारण हुँदैनन्। अरू स्वर ध्वनिहरू पनि छोटो र लामो उच्चारण भएको पाइन्छन्। त्यसैले एकरूपताको लागि लामो स्वर ध्वनिलाई जनाउन ‘ঁঁ’ को प्रयोग गर्न प्रस्ताव गरिन्छ। जस्तै:

याम्फू भाषा छोटो स्वर	नेपाली अर्थ	याम्फू भाषा लामो स्वर	नेपाली अर्थ
आक्मा	बुन्नु	आःक्मा	चिर्नु
माक्सा	ज्वाई	माःक्सा	भालु
इमा	के?	इःमा	बार्नु, भन्नु
उक्मा	दङ्गयाउनु	उःक्मा	नङ्गयाउनु
कुःमा	ओथर्नु	कुःঁমা	टिप्नु
एमा	ठूलीआमा	এঃমা	ছोडाउনु
चोक्मा	घचेट्नु	চোঁক্মা	মुছ्नु
রेक्मा	পिट्नु	রেঁক्मা	চাট्नু

सहि प्रतिनिधित्वको लागी ए (ेऽ) को प्रयोग गर्ने प्रस्ताव गरिएको हो।
जस्तै: स्याङ्गमा नलेखी सङ्गमा (सानिमा) लेरन्ने।

अन्त्यमा	नाम	घाम
	खाम	लिप्ने माटो

एः	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	एः॒वा**	बगेडा चरा
	--	--
बिचमा	रे॑ःक्मा	चाट्नु
	खे॑ःवा	भोल
अन्त्यमा	--	--
	--	--

य	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	यार्मि	मानिस
	यार्लो	पहिला
बिचमा	इगिर्यु	यता
	खुजायाङ्ग	चोरीखाने
अन्त्यमा	--	--
	--	--

ओ	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	ओप्मा	घोप्ट्याउनु, जम्मा पार्नु
	ओक्मा	खन्नु
बिचमा	चोम्मा	तिखार्नु
	सोप्मा	पोल्नु
अन्त्यमा	यार्लो	पहिला
	आक्को	त्यो

र	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	रोम्मा	पिट्नु
	राङ्गमिर	तरुनी
बिचमा	नुरोङ	राम्ररी
	सिरावा	हंस, जीवात्मा
अन्त्यमा	--	--
	--	--

ओः	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	ओःबा	टाढाबाट

ल	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	लेन्डा	दिँसो

	लेम	जिब्रो
बिचमा	ले॒र्लुप	पाहा
	सो॒र्लुड	आँगन, चौतारी
अन्त्यमा	--	--
	--	--

व	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	वामा	आगोमा सुकाउनु
	वा	कुखुरा
बिचमा	आ॒वा	पात
	चित्वा	कालिज
अन्त्यमा	--	--
	--	--

स	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	सासिक	बोसो
	सोःक्मा	सास
बिचमा	पुसेड**	सर्प
	यासा	थार
अन्त्यमा	--	--
	--	--

बिचमा	सेम्माड	सपना
अन्त्यमा	टेमा/डेमा	फर्कनु
	खोरे	बटुको
	मिर्ये	परको

एः	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	एःमा	छोड्याउनु
	एःभा	ब्वाँसो
बिचमा	डेःमा	पल्लिनु, फाँड्नु
	हेःमा	सुक्नु
अन्त्यमा	--	--
	--	--

ए	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	ए॑क्मा	बाट्नु, बटारिनु
	ए॒मा**	देखिनु
बिचमा	से॑क्मा	थुन्नु
	मे॑मा	भट्याउनु, फलाक्नु
अन्त्यमा	हे॑ने॑ए	तिम्रो
	--	--

नोट: याम्फू भाषामा कुनै ध्वनिहरू नेपालीमा या सँगको संयुक्त अक्षरको रूपमा सुनिन्छ तर त्यो ठ्याक्कै उच्चारण भने होइन। त्यसैले उच्चारणको

अन्त्यमा	--	--
	--	--

उ	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	उड्मा	ओर्लनु, पिउनु
	उमा	सुकाउनु
बिचमा	युक्मा	घोडा चढ्नु
	नुबा	राम्रो
अन्त्यमा	साप्तु	पुग्यो (भयो)
	याक्फु	भीर

उः	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	उःमा	सुकाउनु, बाल्नु
	उःक्मा	उक्काउनु, ठुस्किनु
बिचमा	डुःमा	भुट्नु
	चुःमा	गोरू जुध्नु
अन्त्यमा	--	--
	--	--

ए	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	एङ्मा	भाँच्नु
	एम्मा	फर्काउनु, सेकाउनु

ह	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	होडमा	खोला, छेइनु, दूलो
	हाःमा	बाँइनु
बिचमा	इन्डोहोडः**	किनभने
	ओहाड	जय
अन्त्यमा	--	--
	--	--

ऋ	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	--	--
	--	--
बिचमा	खोङ्ड	खुर्पा
	नाङ्वा	सिंगान
अन्त्यमा	सामेऱ	उप-थर
	माक्मिऱ	बिहान

नोट: ऋ यो चिन्ह हनुमुलिय (Glottal Stop) हो। यसको उच्चारण आधा अ को रूपमा हुन्छ।

याम्फू भाषामा दुई फरक भाषिका (dialect) भएको कारणले उत्तर भाषिकामा शब्दको शुरुमा 'क / ट / त / प' भेटिन्छ। तर दक्षिण भाषिकामा त्यहि व्यञ्जनहरूलाई 'ग / ड / द / ब' जस्तै:-

उत्तर भाषिका	दक्षिण भाषिका	नेपाली अर्थ
का	गा	म
काक्मा	गाक्मा	लाप्पा पर्नु
टोक्मा	डोक्मा	पाउनु/जन्माउनु
टाड्मा	डाड्मा	कुट्टनु
तरिक्मा	दरिक्मा	थाल्नु
ताड्बा	डाड्बा	आफ्नो
पाप्पा	बाप्पा	हजुरबा

तर कुनै-कुनै उत्तर भाषिका शब्दहरूको सुरुमा 'ग' र 'ब' को पनि उच्चारण पाइन्छ। तर त्यस्तो शब्दहरू धेरै पाइन्दैन। जस्तै:-

उत्तर भाषिका	दक्षिण भाषिका	नेपाली
गोडलु	गोडलु	डाँडा
देउसारुम्बा	देउसारुम्बा	काँइलो

शब्दको बिचमा उत्तर भाषिकामा धेरैजसो 'ज' को उच्चारण र दक्षिण भाषिकामा 'च' को उच्चारण आउछ। जस्तै:-

उत्तर भाषिका	दक्षिण भाषिका	नेपाली
नाजिक	नाचिक	अनुहार
इजामा	इचामा	कुरा काट्नु

केहि शब्दहरूमा उत्तर भाषिकामा शब्दको शुरुमा 'ल' वा 'छ' आउँदा दक्षिण भाषिकामा 'र' र 'स' को उच्चारण आउछ। जस्तै:

आः	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	आःक्मा	फार्नु, चिर्नु
	आःमा	बुन्नु
बिचमा	याःक्मा	चपाउनु
	राःक्मा	चर्को
अन्त्यमा	--	--
	--	--

इ	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	इम्मा	निन्द्रा, सुत्नु, किन्नु
	इगो	यो
बिचमा	मिझु	तल
	सिमा	काकी
अन्त्यमा	डिडि	माइजू, फुपू
	आमि/फामि	बाँसको तामा

इः	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	इःक्मा	उठाउनु
	इःमा	भन्नु, बार्नु
बिचमा	मिःवा	थोरै
	खिःमा	बोक्नु, बाभ्नु

लामो स्वर वर्ण	आः	इः	उः	एः	एः	ओः
	००ः	िि०ः	ु०ः	े०ः	े००ः	ो०ः

उत्तर भाषिका	दक्षिण भाषिका	नेपाली
लप्खेऽवा	रप्खेऽवा	पखेटा
छारए	सारए	बलियो, कडा

याम्फू भाषाका स्वरवर्ण प्रयोग भएका केही शब्दहरू:

अ	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	अडङ्खु	पाड्ग्रा
	अनुमा	ठिकैको
बिचमा	थरकुम्बा	लोखर्के
	फनासि	कटहर
अन्त्यमा	--	--
	--	--

आ	याम्फू शब्द	नेपाली अर्थ
सुरुमा	आम्मा	उफ्रिनु
	आडमा**	उसिन्नु, सहनु
बिचमा	मार्मा	बोजु
	चाक्पा	ढिडो
अन्त्यमा	सोडा	चरा
	आरावा	काग

हलन्तको प्रयोग

याम्फू भाषामा आधा गर्न मिल्ने व्यञ्जनलाई आधा रूपमा र आधा गर्न नमिल्ने व्यञ्जनलाई हलन्त दिएर लेख्ने प्रस्ताव गरिन्छ। जस्तै: इम्घेऽमा (सुन्तु), नाम्टेम्बा (छारे रोगी), अद्रेऽवा (अलिकति)।

याम्फू भाषामा शब्दको अन्त्यमा हलन्तको प्रयोग नगर्ने प्रस्ताव गरिन्छ। जस्तै: खेन (तरकारी), चाढाम (खाने भाँडो), चोप (सबै), खेलाड (बाँसको डाङु)।

याम्फू भाषामा ड आएमा हलन्त नदिइकन लेख्ने प्रस्ताव गरिन्छ। जस्तै: खाडमा (पेट, हेर्नु), लाडगाम (साथी)

व्यञ्जन वर्णहरूको जोडाइ वा संयुक्त अक्षर

याम्फू भाषामा दुई वा सो भन्दा बढी व्यञ्जनहरू सँगसँगै उच्चारण भएमा निम्न अनुसार लेख्ने प्रस्ताव गरिन्छ। जस्तै: चेक्चेक्मा (गल्धी), मिन्धुम (इतिहास)।

संयुक्त अक्षर हुने व्यञ्जनहरूलाई एकैसाथ (तल-माथि) नलेख्नी अघि-पछि लेख्न प्रस्ताव गरिन्छ। उदाहरण:

प्रस्तावित (शुद्ध)	अमान्य (अशुद्ध)
कक	क्क
डक	ङ्क
डग	ङ्ग
कत	क्त
त्त	त्त
द्द	द्द
द्व	द्व
द्ध	द्ध
द्य	द्य

‘र’ को प्रयोग

याम्फू भाषाको लेखाइमा ‘र’ को प्रयोग निम्न किसिमले गर्ने प्रस्ताव गरिन्छ। उदाहरण:

प्रस्तावित (शुद्ध)	अमान्य (अशुद्ध)	नेपाली अर्थ
अद्रेवा	अद्रेवा	अलिकति
पारलेन	पार्लेन	सुन्ने कथा
मेस्समा	मेस्समा	तेस्रो लिङ्गी

हररामा	हर्मा	रातो
खुस्तिङ्ग	खुसिङ्ग	सुटुकै
आफ्रु	आफ्रु	पिङ्ग

शिरबिन्दु (○) को प्रयोग

‘ड’, ‘न’ र ‘म’ को सद्वामा शिरबिन्दुको प्रयोग नगरी सोही व्यञ्जनलाई आधा वा हलन्तको प्रयोग गरी लेख्न प्रस्ताव गरिन्छ। उदाहरण:

प्रस्तावित (शुद्ध)	अमान्य (अशुद्ध)	नेपाली अर्थ
लेन्डा	लेंडा	दिँसो
राम्मेझ	रांमेझ	हिँडै
उडनुङ्ग	उंनुङ्ग	पिएर

स्वर वर्ण

याम्फू भाषामा छोटा र लामा गरी १३ ओटा स्वर वर्णहरू पाइन्छन्। ती सबै स्वर वर्णहरू देवनागरी लिपिको प्रयोग गरी निम्न अनुसार लेख्ने प्रस्ताव गरिन्छ।

स्वर वर्णहरू:

छोटो स्वर वर्ण	अ	आ	इ	উ	এ	ঐ	ও
	া	ি	়	ঁ	ঁ	ঁ	ঁ